



स्थानीय राजपत्र

पञ्चपुरी नगरपालिकाको कार्यपालिकाद्वारा प्रकाशित

खण्ड: ८-

-संख्या: ३

मिति: २०८१/०८/०९

भाग ३ -

पञ्चपुरी नगरपालिका
नगरकार्यपालिकाको कार्यालयको
सूचना

स्थानीय सरकार सञ्चालन ऐन २०७४, बमोजिम पञ्चपुरी नगर कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

सम्बत् २०८१ सालको कार्यविधि नं .३

पञ्चपुरी नगरपालिकामा फोहरमैला व्यवस्थापन गर्न बनेको कार्यविधि

नेपालको संविधानले स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउने अधिकार प्रत्याभुत गरेको छ । वर्तमान परिप्रेक्ष्यमा सभ्यताको महत्वपूर्ण मापदण्ड सरसफाइ भएकोले र स्वस्थ रहनका लागि स्वच्छ वातावरणको आवश्यकता पर्ने भएको हुँदा प्रदूषणमुक्त वातावरण कायम राखी यस नगरको दिगो विकास गर्नका लागि सरसफाइ र फोहरमैला व्यवस्थापन महत्वपूर्ण पक्षका रूपमा रहेको छ ।

पञ्चपुरी नगरपालिका क्षेत्रमा भएको बढ्दो शहरीकरणका कारण पञ्चपुरी नगरपालिकाको वजार क्षेत्रको फोहरमैलाको उत्पादनमा तीव्र गतिमा बढोत्तरी भएको, वडावासीहरूको फोहर व्यवस्थापन तथा सरसफाइ सम्बन्धी सचेतना अभिवृद्धि गर्न, फोहरमैला व्यवस्थापनमा निजी क्षेत्र र टोल विकास संस्था तथा नागरिक समाजको संलग्नता स्थापित गर्न, समुदायको चासो र संलग्नतामा अभिवृद्धि गर्न, फोहर संकलन देखि व्यवस्थापन सम्मका सबै कार्यहरू सम्बन्धी पर्याप्त जानकारी दिन, फोहरको बर्गीकरण उपयुक्त र प्रभावकारी तवरले गर्न, अस्पतालजन्य फोहर र प्लास्टिकजन्य फोहरहरूको व्यवस्थापनमा सरलता ल्याउन, फोहर व्यवस्थापनमा साझेदार परिचालित गर्न तथा यस सम्बन्धी पर्याप्त नीतिगत तयारी र स्पष्ट कार्य योजनाको आवश्यकता देखिएकाले नगरपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १२ उपदफा २ (ग) ११ बमोजिम वडा समितिलाई दिएको अधिकारलाई कार्यान्वयनमा सहजता ल्याउन स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा ७ ले र फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५१ (२) दिएको अधिकार प्रयोग गरी पञ्चपुरी नगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यविधि २०८१ तर्जुमा गरी लागू गरेको छ ।

परिच्छेद — १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ:-

१.१ यस कार्यविधिको नाम 'पञ्चपुरी नगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यविधि २०८१' रहनेछ ।

१.२ यो कार्यविधि पञ्चपुरी नगरपालिका कार्यपालिकाले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

(क) "संविधान" भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।

(ख) "स्थानीय तह" भन्नाले नेपालको संविधानको धारा ५६ को उपधारा ४ बमोजिमको पालिका सम्झनुपर्छ ।

(ग) "कार्यपालिका" भन्नाले पञ्चपुरी नगरकार्यपालिका सम्झनु पर्छ ।

(घ) "प्रमुख" भन्नाले पञ्चपुरीपालिकाको नगर कार्यपालिका प्रमुखलाई सम्झनु पर्छ ।

- (ड) “उप-प्रमुख” भन्नाले पञ्चपुरी नगरपालिकाको नगर कार्यपालिकाको उप-प्रमुखलाई सम्झनु पर्छ ।
- (च) “कार्यपालिका सदस्य” भन्नाले पञ्चपुरी नगरपालिका नगर कार्यपालिकाको कार्यपालिका सदस्यलाई सम्झनु पर्छ ।
- (छ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले पञ्चपुरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्छ ।
- (ज) “विषयगत शाखा” भन्नाले पञ्चपुरी नगरपालिकाको कार्यालय अन्तरगतको विषयगत शाखालाई सम्झनु पर्छ ।
- (झ) “समिति” भन्नाले पञ्चपुरी नगरकार्यपालिकाको कार्य सम्पादन नियमावली द्वारा गठित समिति समितिहरूलाई सम्झनु पर्छ ।
- (ञ) “कार्यविधि” भन्नाले पञ्चपुरी नगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यविधि २०८१ सम्झनुपर्छ ।
- (ट) “नगरपालिका” भन्नाले पञ्चपुरी नगरपालिका सम्झनुपर्छ ।
- (ठ) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्झनुपर्छ ।
- (ड) “फोहरमैला” भन्नाले घरेलु फोहरमैला, औद्योगिक फोहरमैला, रासायनिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला वा हानिकारक फोहरमैला सम्झनु पर्छ र सो शब्दले तत्काल प्रयोग हुनु नसक्ने अवस्थामा रहेका, गाडी मर्मत र गाडी धुलाईबाट निस्केका, तरकारी बजारबाट निस्केका, फालिएका वा सडेगलेका, वातावरणमा ह्रास आउने गरी निष्काशन गरिएका ठोस, तरल, ग्यास, लेदो, धुवाँ, धुलो, विद्युतीय तथा सूचना प्रविधिको लागि प्रयोग भएका सामग्रीहरू लगायतका पदार्थ वा त्यस्तै प्रकारका अन्य वस्तुहरू वा अनधिकृत रूपमा सार्वजनिक स्थलमा टाँसिएका पोष्टर, पम्पलेट र नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी फोहरमैला भनी तोकिदिएको अन्य वस्तु समेतलाई जनाउनेछ ।
- (ढ) “हानिकारक फोहरमैला” भन्नाले प्राकृतिक वातावरणमा ह्रास ल्याउने, मानव तथा अन्य प्राणीको स्वास्थ्यमा हानि नोक्सानी पुऱ्याउने विभिन्न रूपमा निष्काशित वस्तु, पदार्थ तथा रेडियो विकिरण सम्झनु पर्छ ।
- (ण) “रासायनिक फोहरमैला” भन्नाले यथास्थितिमा प्रयोग हुनु नसक्ने जुनसुकै स्रोत तथा प्रक्रियाबाट निस्केका मानव स्वास्थ्य लगायत जीव, जन्तु एवं वातावरणमा प्रतिकूल असर पार्ने सम्पूर्ण रासायनिक पदार्थहरू वा समय समयमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी रासायनिक फोहरमैला भनी तोकेको ठोस, तरल, धुलो, लेदो, ग्यास लगायतका पदार्थ वा वस्तुलाई सम्झनु पर्छ ।
- (त) “स्वास्थ्य संस्थाजन्य फोहरमैला” भन्नाले अस्पताल, क्लिनिक, फार्मेसी, औषधी पसल, ब्लड बैङ्क, प्याथोलोजिकल प्रयोगशाला, पशु स्वास्थ्यजन्य संस्था वा स्वास्थ्य अनुसन्धान केन्द्रबाट उत्पादन तथा निष्काशन हुने हानिकारक फोहरमैला सम्झनुपर्छ ।
- थ) “वडा” भन्नाले पञ्चपुरी नगरपालिकाका वडाहरू सम्झनुपर्छ ।

३. फोहरमैला निर्देशक तथा व्यवस्थापन समिति

फोहरमैला व्यवस्थापन सम्बन्धी निर्देशक र व्यवस्थापन समितिको गठन:-

३.१. नगरको फोहरमैला व्यवस्थापन सम्बन्धी कार्य सुचारु एवं सुव्यवस्थित ढंगले संचालन गर्न आवश्यक निर्देशन एवं सहजीकरण गर्न नगरपालिकामा देहायनुसारको निर्देशक समिति गठन गरिनेछ ।

(क) नगर कार्यपालिका प्रमुख —अध्यक्ष

ख) नगर कार्यपालिका उप प्रमुख—उपाध्यक्ष

ग) प्रमुख प्रशासकिय अधिकृत —सदस्य

घ) वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक —सदस्य

ङ) वडा अध्यक्ष (सम्बन्धित वडाको वडा अध्यक्ष)—सदस्य

च) वातावरण क्षेत्रका अनुभवी प्रबुद्ध व्यक्ति वा सरसफाई अभियान्ता मध्ये कार्यपालिका प्रमुखले तोकेको कम्तिमा १ महिला सहित दुइजना व्यक्ती — सदस्य)

छ) उद्योग वाणीज्य संघको अध्यक्षले तोकेको प्रतिनिधि वा विषयगत संयोजक —सदस्य

ज) नगर क्षेत्रको ट्राफिक कार्यालयको प्रमुख —सदस्य

झ) इलाका प्रशासन कार्यालय अधिकृत प्रतिनिधि —सदस्य

ञ) शहरी पूर्वाधार विकास शाखा प्रमुख —सदस्य

ट) फोहरमैला व्यवस्थापन हेर्ने विषयत शाखा अधिकृत —सदस्य सचिव

३.२. वडाको फोहरमैला व्यवस्थापन सम्बन्धी कार्य सुचारु एवं सुव्यवस्थित ढंगले संचालन गर्न आवश्यक व्यवस्थापन एवं नियमन गर्न वडास्तरमा देहायनुसारको फोहर मैला व्यवस्थापन समिति गठन गरिनेछ ।

क) वडा अध्यक्ष वा निजले तोकेको वडा सदस्य —संयोजक

ख) वडा समितिले तोकेको १ जना वडा सदस्य —सदस्य

ग) टोल विकास संस्थाको अध्यक्ष मध्येबाट १ महिला र पुरुष गरि २ जना —सदस्य

घ) वडा समितिले तोकेको समाज सेवि वृद्धिजिवि वा सरसफाई अभियन्ता मध्येबाट १ जना —सदस्य

ङ) वडा समितिले तोकेको स्थानिय व्यापारी/व्यवसायी प्रतिनिधि प्रतिनिधि १ जना —सदस्य

च) वडाको सरसफाई कार्यमा संलग्न नीजि क्षेत्रको प्रतिनिधि १ जना—सदस्य

छ) नगरकार्यपालिका कार्यालयको सरसफाई उपशाखा प्रमुख वा सरसफाई निरीक्षक—सदस्य

ज) वडा सचिव —सदस्य सचिव

३. निर्देशक समितिको बैठक आवश्यकता अनुसार वस्ने छ । बैठक समितिको अध्यक्षको आदेशले सदस्य सचिवले बोलाउने छ ।

४. ४.१) फोहर मैला व्यवस्थापन समितिको बैठक कम्तिमा महिनाको एक पटक बस्नेछ ।

४.२) फोहरमैला व्यवस्थापन समितिको सम्पूर्ण सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित भएमा बैठकको गणपूरक संख्या पुगेको मानिने छ । बैठकको निर्णय संयोजकले प्रमाणित गरि वडा समितिमा राख्नुपर्नेछ र नगरपालिकामा वा निर्देशक समिति समक्ष पेश गर्नुपर्ने निर्णय भएमा वडा अध्यक्ष मार्फत नगरपालिकामा पठाउनु पर्नेछ ।

५. माथि (२) वमोजिम गठित समितिको संयोजक पुरुष भएमा वडा समितिले तोक्ने सदस्य महिला हुनु पर्ने वा महिला संयोजक भएमा वडा समितिले तोक्ने सदस्य पुरुष हुनु पर्नेछ ।

५. फोहरमैला व्यवस्थापन सम्बन्धी निर्देशक र व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार

५.१ फोहरमैला व्यवस्थापन सम्बन्धि निर्देशक समितिको काम कर्तव्य र अधिकार

(क) फोहरमैला व्यवस्थापनका लागि आवधिक तथा वार्षिक योजनाहरु तर्जुमा, कार्यान्वयन, अनुगमन मुल्याङ्कन र समीक्षा गर्ने ।

(ख) वातावरण संरक्षण र फोहरमैला व्यवस्थापन ऐन र नियमले दिएका अधिकार प्रयोग गरी आवश्यक कार्य गर्ने ।

(ग) फोहर व्यवस्थापनमा क्रमशः स्यानिटरी ल्याण्डफिलको अवधारणा अनुसार कार्य गर्ने ।

(घ) ल्याण्डफिल साइट निश्चित समयपछि भरिने हुँदा भरिएका साइटहरुलाई पार्क, उद्यान, गार्डेन आदिका रूपमा विकास गर्ने तथा बैकल्पिक ल्याण्डफिल साइटहरुको खोजी गरी तिनीहरुको सम्भावनाको अध्ययन गर्ने ।

(ङ) फोहर व्यवस्थापनमा गैर सरकारी संस्थाहरु, निजी क्षेत्र र समुदायहरुको संलग्नता बढाउन आवश्यक नीति तय गर्ने ।

(च) ल्याण्डफिल साइटको प्रभावित क्षेत्रका बासिन्दाको लागि विशेष कार्यक्रम संचालन गर्न श्रोतको व्यवस्थापन गर्ने ।

(छ) ल्याण्डफिल साइटलाई प्रदुषण शून्य बनाउन प्रयास गर्दै त्यसका नकारात्मक प्रभावहरुलाई न्यूनीकरण गर्न आवश्यक व्यवस्था मिलाउने ।

(ज) जैविक फोहरबाट उर्जा, कम्पोष्ट बायोग्यास एवं मल बनाउने तथा प्लाष्टिक, धातु आदिलाई पुनः प्रयोग गर्न आवश्यक व्यवस्था गर्ने ।

(झ) फोहरमैला व्यवस्थापन तथा सरसफाइमा प्रचलित ऐन कानून तथा निर्देशिकाले तोकेको मापदण्ड पालना नगर्ने उपर आवश्यक कारवाहीका लागि निर्देशन गर्ने ।

(ञ) फोहरमैला व्यवस्थापन तथा सरसफाइमा लगाइएको शुल्कको समीक्षा गर्दै त्यसमा समयोचित पुनरावलोकन गर्न कार्यपालिका समक्ष प्रस्ताव पेश गर्ने ।

- ट) फोहरमैला व्यवस्थापन सम्बन्धी काम गर्ने विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघ, संस्थाहरूसँग समन्वय कायम गर्ने ।
- ५.२ फोहरमैला व्यवस्थापन समितिको काम कर्तव्य र अधिकार**
- (क) फोहरमैला व्यवस्थापन तथा वडालाई सफा र स्वच्छ वडा निर्माणका लागि अभियान र चेतनामूलक कार्यक्रम तर्जुमा गर्ने ।
- (ख) वडालाई वातावरण मैत्री तथा सफा र स्वच्छ वडा बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्न पहल गर्ने ।
- (ग) फोहरलाई श्रोतमै बर्गीकरण गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्ने ।
- (घ) बर्गीकृत फोहर मध्ये अर्गानिक फोहरबाट कम्पोष्ट मल, प्लाष्टिकजन्य फोहरबाट हस्तकलाका सामग्री तथा अन्य प्रकृतिका फोहरलाई तीन आर (3R- Reduce, Reduce, Recycle) को अवधारणा अनुसार व्यवस्थापन गर्ने ।
- (ङ) फोहरमैला व्यवस्थापनका लागि आवश्यक पर्ने स्रोत साधन र जनशक्तिको व्यवस्था गर्ने ।
- (च) फोहरमैला व्यवस्थापन तथा सरसफाइमा लगाइएको शुल्कको समीक्षा गर्दै त्यसमा समयोचित पुनरावलोकन गर्न निर्देशक समिति समक्ष सिफारिश गर्ने ।
- (छ) फोहरमैला व्यवस्थापनमा प्रभावकारिता ल्याउन टोल विकास संस्थाहरूसँग सहकार्य गर्दै विशेष कार्यदल गठन गरि परिचालन गर्ने ।
- (ज) फोहर संकलन र व्यवस्थापन सेवा क्षेत्र विस्तार तथा सेवा प्रवाहमा सुधारका लागि आवश्यक कार्य गर्ने ।
- (झ) फोहरबाट जनस्वास्थ्यमा पर्न सक्ने नकारात्मक असर न्यूनिकरणका लागि उपायहरूको खोजी गरी आवश्यक श्रोत व्यवस्थापन गर्ने ।
- (ञ) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बाट प्रदत्त फोहर मैला तथा वातावरणसँग सम्बन्धित अधिकारहरूको प्रभावकारी कार्यान्वयन गर्ने ।
- (च) फोहरमैला व्यवस्थापन सम्बन्धी काम गर्ने जनशक्तिको व्यवस्थापन गर्न वडा तहसँग समन्वय गर्ने ।

परिच्छेद — ३

फोहरमैला व्यवस्थापन विधि प्रकृया

६. फोहरमैला कम उत्पादन गर्ने:- (६.१) कुनै व्यक्ति, संस्था वा निकायले कुनै काम कारोबार गर्दा उत्पन्न हुने फोहरमैला यथाशक्य कम गर्नु पर्नेछ ।
- (६.२) आफ्नो क्षेत्र भित्र विसर्जन हुन सक्ने फोहरमैलाको विसर्जन वा पुनः प्रयोगको व्यवस्था मिलाई बाँकी फोहरमैला मात्र निष्काशन गरी फोहरमैलाको परिमाणलाई घटाउनु प्रत्येक व्यक्ति, संस्था वा निकायको कर्तव्य हुनेछ । स्पष्टीकरण “आफ्नो क्षेत्र” भन्नाले निजी घर कम्पाउण्ड, औद्योगिक क्षेत्रको परिसर, अस्पताल वा स्वास्थ्य संस्थाको

परिसर, औद्योगिक प्रतिष्ठानको परिसर लगायत फोहरमैला उत्पादन गर्ने व्यक्ति संस्था वा निकायको परिसरलाई सम्झनु पर्छ ।

६. फोहरमैलाको पृथकीकरण: (६.१) फोहर मैला व्यवस्थापन समितिले फोहरमैलालाई कम्तीमा जैविक र अजैविक लगायत विभिन्न प्रकारमा विभाजन गरी स्रोतमै छुट्ट्याउने गरी तोक्नेछ ।

(६.२) उपदफा (१) बमोजिम समितिले तोकिए अनुसार फोहरमैलालाई स्रोतमै छुट्ट्याई सङ्कलन केन्द्र वा ढुवानी साधन सम्म पुयाउने दायित्व त्यस्तो फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायको हुनेछ र यसको लागि नगरपालिका तथा वडा समितिसँग भएको प्रविधि, मालसामान, उपकरण, कण्टेनर आदि उपलब्ध गराउन समन्वय गरेमा लाग्ने शुल्क लिई सहयोग गर्न सक्नेछ ।

७. फोहरमैलाको निष्काशन:(७.१) फोहरमैला निष्काशनको समय, स्थान र तरिका फोहरमैला व्यवस्थापन समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

(७.२) हानिकारक फोहरमैला वा रासायनिक फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायले त्यस्तो फोहरमैला तोकिए बमोजिम व्यवस्थापन गर्नु पर्नेछ ।

(७.३) हानिकारक फोहरमैला वा रासायनिक फोहरमैला सङ्कलन केन्द्र वा स्थानान्तरण केन्द्रमा निष्काशन गरी पुनःप्रयोगमा आउने फोहरमैलामा मिसाउन पाइने छैन ।

(७.४) संरचना एवं घर निर्माण तथा मर्मत सम्भार गर्दा निष्कासित गर्दा निष्कने फोहरको व्यवस्थापन गर्ने दायित्व सम्बन्धित उत्रसजन कर्ताको हुनेछ तर उत्सर्जन कर्ताले वडाको फोहर संकलन गर्ने नीजि क्षेत्र वा वडालाई अनुसूचि-१ मा तोकिए बमोजिमको शुल्क बुझाई सेवा लिन सक्नेछ ।

(७.५) सडक एवं फुटपाथमा निर्माण सामाग्री राख्दा अनुसूचि (१) मा तोकिए बमोजिमको शुल्क अग्रिम बुझाई तोकिए बमोजिमको समय सम्म वडा समितिको कार्यालयको अनुमति लिई राख्न सक्नेछ ।

(७.६) वडा भित्र जथाभावी बर्कसप खोल्ने कार्यलाई निरुत्साहीत गर्दै फोहरमैला व्यवस्थापन समितिसँग अनुमति लिएर मात्र उचित ढंगबाट फोहर व्यवस्थापनको सुनिश्चितता गर्दै बर्क सप संचालन गर्ने व्यवस्था मिलाईनेछ, वडाले तोकेको स्थानमा बर्कसप संचालन गर्दा बर्कसपको फोहर कालो पानी एवं अन्य फोहरलाई नालामा नपठाई छुट्टै सोक्ता बनाई विर्सजन गर्नु पर्नेछ ।

(७.७) नयाँ बन्ने घरको भान्सा र वाथरुमको पानी संभव भए सम्म घर कम्पाउड भित्र सोक्ता बनाई व्यवस्थापन गर्न घरधनिलाई प्रेरित गर्ने घर कम्पाउण्ड भित्र व्यवस्थापन गर्न सम्भव नभएको भनि टोल विकास संस्थाले सिफारिस गरेमा पानी छानेर मात्र सतह ढल एवं नालिमा पठाउनु पर्नेछ ।

(८) पशु पहेछी र घरपालुवा चौपाया पालन तथा व्यवस्थापन सम्बन्धी व्यवस्था:-

(८.१) गाई भैसी, खसि बाखा र वोइलर कुखुरा फाराम संचालन गर्दा अनिवार्य रूपमा वडा समितिको अनुमति लिनु पर्नेछ । यस्ता प्रकारका व्यवसाय संचालन गर्नु पूर्व छर छिमेकको सहमति समेत अनिवार्य हुनु पर्ने । अनुमति लिई उल्लेखित पशु चौपाया र पन्छी पालन गर्नेले समेत सोको फोहर निष्कासन र व्यवस्थापन छर छिमेकलाई असर

नपर्ने गरि नगरपालिकाले तोके बमोजिमको मापदण्ड बमोजिम गर्नु पर्नेछ । पशु चौपाया र पन्छीलाई सार्वजनिक बाटोमा बाधन तथा छाड्न पाइने छैन ।

(८.२) वडा नं.२,५,९ मुख्य बजार आसपासको ५०० मी भित्र बंगुर पालनलाई निषेध गरिनेछ । समितिको निर्णय बमोजिम तोकिएको क्षेत्रहरूमा सार्वजनिक सूचना प्रकाशन गरि बंगुर पालन निषेध गर्न सकिनेछ ।

(८.३) वडा भित्र फेला परेका लावारीस मृत पशु पन्छीलाई फोहर ढुवानी साधनले ल्याण्डफिल साइटमा लागि उचित ढंगवाट विर्सजनको व्यवस्था मिलाउनु पर्नेछ । पशु धनि पहिचान भएमा मृत पशु लाई सम्बन्धित धनिले घर परिसरमा नै खाल्डो खनि व्यवस्थापन गर्न वडा कार्यालयले लगाउने छ तर स्वयंले व्यवस्थापन गर्न नसक्ने स्थिति भएमा वडा समितिलाई तोके बमोजिमको सेवा शुल्क बुझाई व्यवस्थापन गर्नु पर्नेछ । साना पशु पन्छीलाई वडा समितिको अनुमतिमा वार्ड भित्रका खाली ठाँउमा खाल्डो खनि व्यवस्थापन गर्न सकिनेछ ।

(८.४) वडा भित्र मासु व्यवसाय सञ्चालन गर्ने व्यवसायीले निर्धारित गरिएको बधशालामा नै चौपायाको बध गरि व्यवसाय सञ्चालन गर्नुपर्नेछ ।

(८.९) शौचालयको दिसा एवं लेदो व्यवस्थापन (८.९.१) शौचालय निर्माण कर्ताले जमिनको पानी प्रयोग नगर्ने स्थलमा सोक्ता टयांकी बनाउन सक्नेछ तर जमिनको पानीको लेवल माथि भएको अथवा जमिनको पानीको प्रयोग हुने क्षेत्रका शौचालयको सेफ्टीक टयांकी होप्टीडि. टयांक वा सेफ्टीक टयांक बनाउनु पर्नेछ । शौचालयको पानीलाई सतह ढलमा पठाउन पाइने छैन । यस प्रकारको कार्य गर्नेलाई दफा (११) मा तोकिए बमोजिमको जरिवाना हुनेछ ।

(८.९.२) शौचालयको लेदो फाल्ने व्यक्ति/फर्मको सम्पर्क नम्बर प्रत्येक टोल संस्था लाई जानकारी वडा कार्यालयले गराउनेछ र टोल संस्थाले आफ्ना सदस्यहरूलाई जानकारी गराई टयांकी भरिनु पूर्व नै सम्बन्धित सेवा प्रदायकलाई सम्पर्क गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

(८.९.३) वडा समितिको कार्यालयले नीजि क्षेत्रको सहकार्यमा सक्सन टयांकर प्रवन्ध गरि सेवा प्रवाह गर्न सक्नेछ ।

(८.९.४) सक्सन टयांकर सेवा दिने सबै सेवा प्रदायकहरूले सेवा प्रदानका लागि नगरपालिकामा सूचिकृत हुनुपर्नेछ ।

परिच्छेद — ४

फोहरमैला व्यवस्थापन सेवा शुल्क

९. सेवा शुल्क उठाउने:-

(९.१) वडा कार्यालयले फोहरमैला व्यवस्थापन गरे बापत सम्बन्धित व्यक्ति, संस्था वा निकायबाट सेवा शुल्क लगाई उठाउनेछ ।

(९.२) पहिलो आ.व.२०८१/०८२ का लागि उपदफा (१) बमोजिमको शुल्कको दर अनुसूचि (१) मा उल्लेख भए बमोजिम हुनेछ । तत्पश्चात शुल्कको दर निर्धारण फोहरमैलाको परिमाण, तौल तथा प्रकृति र स्थानीय राजस्व परामर्श

समिति पञ्चपुपरी नगरपालिकाको सिफारिसमा नगर सभाबाट तोकिएबमोजिमका अन्य कुराहरूको आधारमा फोहरमैला व्यवस्थापन समितिको परामर्शमा वडा समितिले तोकिएको निर्देशक समितिबाट स्वीकृत गराइनेछ ।

(९.३) उपदफा (९.१) बमोजिमको शुल्क नगरपालिका वा सम्बन्धित वडा आफैले वा टोल विकास संस्था वा अन्य संघ संस्था, फर्म मार्फत समेत उठाउन सक्नेछ । यसरी सेवा शुल्क असूलीमा परिचालन हुने संस्था, फर्मलाई वडा समितिले नगरपालिकाको स्वीकृतीमा तोकिएको बमोजिमको व्यवस्थापन खर्च उपलब्ध गराउन सक्नेछ ।

(९.४) अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि वडा समितिबाट तोकिए बमोजिमका विपन्न वर्गलाई सेवा शुल्कमा तोकिए बमोजिम छुट दिन सकिनेछ भने वडावासीको आय स्तरका आधारमा अनूसूचि (१) मा उल्लेखित सरसफाई सेवा शुल्कमा छुट दिनु पर्ने वडा कार्यालयले आवश्यक ठानेमा निर्देशक समितिको सहमतिमा वडा कार्यालयले छुट दिन सक्नेछ ।

(९.५) यस दफा बमोजिम शुल्कबाट प्राप्त आम्दानी तथा फोहरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई संलग्न गराउँदा प्राप्त हुने आम्दानी छुट्टै हिसाव राखि नगरपालिकाको सर्वसञ्चित कोषमा जम्मा गर्नु पर्नेछ । सो रकम तोकिएको मापदण्डको अधीनमा रही फोहरमैलाको व्यवस्थापन, वातावरणीय संरक्षण तथा फोहरमैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रको विकासमा नगरपालिकाबाट कार्यक्रम स्वीकृत गराई खर्च गरिनेछ ।

६ सेवा निलम्बन वा अन्त्य गर्न सक्ने ः (१) फोहरमैला व्यवस्थापन समितिको सिफारिसमा नगरपालिकाले दफा (१०) बमोजिमको सेवा शुल्क नबुझाउने

सेवाग्राहीको फोहरमैला व्यवस्थापन सम्बन्धी र नगरपालिका वा सम्बन्धित वडाबाट उपलब्ध हुने अन्य सेवा निलम्बन वा अन्त्य गर्न सक्नेछ ।

(२) उपदफा ६ (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि फोहरमैला व्यवस्थापन गर्न फोहरमैला व्यवस्थापन ऐन २०६८ दफा (१थ) बमोजिम जिम्मेवारी

पाएको व्यक्ति, संस्था वा निकायले यस कार्यविधिको दफा (१०) बमोजिमको

सेवा शुल्क नबुझाउने सेवाग्राहीको फोहरमैला व्यवस्थापन सम्बन्धी सेवा वडा कार्यालयको निर्देशनमा निलम्बन वा अन्त्य गर्न सक्नेछ र यसरी सेवा निलम्बन वा अन्त्य गरिएमा सोको जानकारी नगरपालिका वा वडा समितिलाई दिनु पर्नेछ ।

(३) उपदफा ६ (१) वा (२) बमोजिम सेवाको निलम्बन वा अन्त्य गरिएको अवस्थामा आफ्नो घरबाट उत्पादन हुने फोहरमैलाको व्यवस्थापन सम्बन्धित घरधनी आफैले गर्नु पर्नेछ ।

(४) सेवाग्राहीले दफा (१०) बमोजिम बुझाउनु पर्ने सेवा शुल्क नबुझाएमा निज वा निजको एकाघरको परिवारका नाममा रहेको एकिकृत सम्पत्तीकर वा व्यवसायकर खातामा प्रविष्ट गरी सेवा शुल्क असुल गरिनेछ ।

(थ) सेवाग्राहीले दफा (१०) बमोजिम बुझाउनु पर्ने सेवा शुल्क बुझाएमा निजलाई पुनः सेवा प्रदान गरिनेछ ।

(६) कुनै पेशा व्यवसाय नगरी घर भाडामा लिइ बस्ने व्यक्तिले सेवा शुल्क बुझाउन अटेर गरेको हकमा सम्बन्धित घर धनिबाट असूलीको प्रकृया अगाडी बढाइने छ ।

परिच्छेद — ५

कसूर, सजाय तथा कार्वाही प्रकृया

१०. कसूर: १०.१. कसैले देहायको कुनै काम गरेमा फोहरमैला व्यवस्थापन ऐन २०६८ र यस कार्यविधि बमोजिम कसूर गरेको मानिनेछ:-

- (क) फोहरमैला व्यवस्थापन समितिले तोकेदिएको समय र स्थान बाहेक अन्यत्र फोहरमैला निष्काशन गर्ने ।
- (ख) कण्टेनर वा फोहरमैला सङ्कलन केन्द्रमा राखिएको फोहरमैला अनधिकृत तवरले प्रयोग गर्ने ।
- (ग) फोहरमैला सङ्कलन केन्द्रमा राखिएको कण्टेनर तोडेफोड गर्ने, क्षति पुर्याउने, राखिएको स्थानबाट हटाउने वा सङ्कलन केन्द्रमा कुनै नोक्सानी पुर्याउने ।
- (घ) फोहरमैला व्यवस्थापन ऐन, २०६८ ऐन बमोजिम अनुमति नलिई फोहरमैला व्यवस्थापनको कार्य गर्ने ।
- (ङ) फोहरमैला व्यवस्थापनको लागि प्रदान गरिएको अनुमतिपत्रमा उल्लिखित शर्तहरू उल्लङ्घन गर्ने ।
- (च) फोहरमैला सङ्कलन केन्द्र, कण्टेनर वा फोहरमैला थुपार्ने ठाउँमा कुनै पनि किसिमको हानिकारक पदार्थ फाल्ने, राख्ने वा थुपार्ने ।
- (छ) घर, कम्पाउण्ड तथा परिसरको फोहरमैला सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने, फाल्ने वा थुपार्ने तथा घर एवं संरचना निर्माण एवं मर्मत । निर्माण वा मर्मत संभार गर्दाको सामग्री अनुमति वेगर सडक एवं फुटपाथमा राखेमा ।
- (ज) फोहरबाट निस्केको दूषित पानी (लिचेट), वा शौचालयको लेदोलाई सतह ढल वा अन्य व्यक्तिको घर वा जग्गा प्रदूषित गराउने, अनुमति वेगर वर्कसप संचालन गर्ने तथा वर्कसपको फोहरपानी जथाभावि नालामा मिसाउने ।
- (झ) सडक वा अन्य सार्वजनिक स्थानमा सरसफाई तथा फोहरमैला सङ्कलन गर्न नगरपालिका वा वडाले तोकेको समय वा सफाई गर्दाको समयमा त्यस्तो ठाउँमा कुनै पनि किसिमको सवारी साधन बिसाउने वा बिसाई राखेको सवारी साधन हटाउन इन्कार गर्ने ।
- (ञ) नगरपालिकाले तोकेको ठाउँमा बाहेक जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमको हानिकारक फोहरमैला राख्न फाल्ने, थुपार्ने वा निष्काशन गर्ने ।
- (ट) रासायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला वा हानिकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने वा गराउने ।
- (ठ) औद्योगिक प्रतिष्ठान वा स्वास्थ्य संस्थाले उद्योग वा स्वास्थ्य संस्थाबाट निस्कने हानिकारक फोहरमैला जथाभावी फाल्ने, जलाउने, राख्ने वा निष्काशन गर्ने वा गराउने ।
- (ड) फोहरमैला सङ्कलन, ढुवानी तथा फोहरमैला व्यवस्थापनमा बाधा अवरोध सिर्जना गर्ने ।

(ढ) फोहरमैला सङ्कलन, ढुवानी तथा अन्तिम निष्काशन स्थलमा अवरोध, बन्द, घेराउ गर्ने वा फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यमा हडताल गर्ने ।

(ण) फोहरमैला अत्यधिक उत्पादन हुने वस्तु भनी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रतिबन्ध लगाएको कुनै वस्तुको उत्पादन तथा बिक्री वितरण गर्ने ।

(त) फोहरमैला व्यवस्थापन ऐन २०६८ दफा (४४) विपरीत रासायनिक विषादीको आयात गर्ने वा म्याद नाघेको, समयावधि सकिएको औषधि नष्ट गर्ने जिम्मेवारी पूरा नगर्ने ।

(थ) स्रोत मै फोहरमैलाको पृथकीकरण नगरी दफा (६) को विपरीत फोहरमैला मिसाएर निष्काशन गर्ने ।

(द) मरेको वा मारेको पशुपंक्षी र सोको लादी, प्वाँख, हड्डी तथा माछाको कत्ला आदि सार्वजनिक स्थल, सडक, गल्ली, चोकमा राख्ने, फाल्ने वा थुपार्ने ।

(ध) पैदल तथा सार्वजनिक यातायातका यात्रुले जथाभावी फोहर फाल्ने ।

(न) चुरोट तथा सुर्तिजन्य (पान गुटका आदि) जस्ता वस्तुको फोहर जथाभावी फाल्ने ।

प) घर पालुवा पशु पन्छिलाई छाडा छाड्ने तथा अनुमति वेगर व्यवसायिक रुपमा पशु पन्छि पालन गर्ने तथा सडकमा बाँध्ने कार्य गर्ने ।

१०.२. सजाय: (१०.२.१) दफा ११ को खण्ड (क) बमोजिमको कसूर गर्ने व्यक्तिलाई नगरपालिकाबाट खटाइएको अनुगमन टोली वा वडा कार्यालयले पहिलो पटक भए पाँच सय रुपैयाँसम्म जरिवाना, सोही कसूर पटक पटक दोहोराएमा पटकै पिच्छे दोब्बर जरिवाना गरी फोहरमैला उठाउँदा लाग्ने खर्च समेत निजबाट असूल उपर गर्न सक्नेछ ।

(१०.२.२) दफा ११को खण्ड (ख) र (झ) बमोजिमको कसूर गर्नेलाई नगरपालिका वा सम्बन्धित वडाले पाँच सय रुपैयाँ देखि तीन हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ ।

(१०.२.३) दफा ११ को खण्ड (ग) बमोजिमको कसूर गर्नेलाई नगरपालिकाले दुई हजार पाँच सय रुपैयाँ देखि पच्चिस हजार रुपैयाँसम्म जरिवाना गरी कण्टेनर वा सङ्कलन केन्द्र व्यवस्थापन गर्न लाग्ने खर्च असूल उपर गर्न सक्नेछ ।

(१०.२.४) दफा ११ को खण्ड (घ) र (ङ) बमोजिमको कसूर गर्नेलाई नगरपालिका वा सम्बन्धित वडा कार्यालयले पाँच हजार रुपैयाँदेखि पच्चिस हजार रुपैयाँसम्म जरिवाना गरी अनुमति नलिएसम्म त्यस्तो कार्य गर्न रोक लगाउनेछ भने शर्त उल्लङ्घन गरी वडा कार्यालयलाई पूर्व जानकारी नदिई फोहर समयमा सङ्कलन समयमा नगरेको फोहर मैला व्यवस्थापन समितिले ठहर गरेमा उल्लेखित जरिवानाका अलावा अतिरिक्त फोहर व्यवस्थापन खर्च समेत सम्बन्धित पक्षबाट असूल गरिने छ ।

(१०.२.५) दफा ११ को खण्ड (च) बमोजिमको कसूर गर्नेलाई नगरपालिका वा सम्बन्धित वडाले दुई हजार पाँच सय रुपैयाँ देखि दश हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो वस्तु वा पदार्थबाट कुनै क्षति भइसकेको भए त्यस्तो क्षति बापतको रकम समेत कसूरदारबाट असूल उपर गर्न सक्नेछ ।

(१०.२.६) दफा ११ को खण्ड (छ), (ज) र (द) बमोजिमको कसूर गर्नेलाई नगरपालिका वा सम्बन्धित वडाले प्रथम पटक एक हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ, सोही कसुर दोहोराएमा दोब्बर जरिवाना गरिनेछ ।

(१०.२.७) दफा ११ को खण्ड (ज) बमोजिमको कसूर गर्नेलाई नगरपालिकाले पाँच हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

(१०.२.८) दफा ११ को खण्ड (ट), (ठ) र (त) बमोजिमको कसूर गर्नेलाई नगरपालिकाले दुइ हजार पाँचसय रुपैयाँ देखि पच्चिस हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ, र सोही कसूर पुनः गरेमा पहिलो पटक गरेको जरिवानाको दोब्बर जरिवाना गरी प्रचलित कानून बमोजिम अनुमति रद्द गर्नको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।

(१०.२.९) दफा ११ को खण्ड (ड) र (ढ) बमोजिमको कसूर गर्नेलाई नगरपालिकाले पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

(१०.२.१०) दफा ११ को खण्ड (ण) बमोजिमको कसूर गर्नेलाई नगरप्रमुखले पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवाना वा फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम तीन महिनासम्म कैद वा दुवै सजाय गर्न सम्बन्धित निकायमा लेखि पठाउन सक्नेछ ।

(१०.२.११) दफा ११को खण्ड (थ), (ध) र (न) बमोजिमको कसूर गर्नेलाई नगरपालिका वा सम्बन्धित वडाले पत्येक पटक एक सय रुपैयाँ र जरिवाना गर्न सक्नेछ, सोही कसूर पुनः गरेमा पत्येक पटक एक सय वद्धि गरी जरिवाना गर्न सक्नेछ ।

(१०.२.१२) माथि जे सुकै लेखिएको भएता पनि दफा (११) मा उल्लेखित कसुरहरू गर्नेलाई रु १००० । सम्मको जरिवाना वडा समितिको कार्यालयले असूल गर्नेछ, भने सो भन्दा माथिको जरिवानाका हकमा वडा समितिले जरिवाना प्रस्ताव गरि नगरपालिकामा सिफारिस गर्नेछ, नगरपालिकाले जाँचबुझ गरी नगर प्रमुख समक्ष पेश गर्नेछ, र नगर प्रमुखको निर्णय बमोजिम जरिवाना गरिने छ ।

(१०.२.१३) दफा ११ को खण्ड (प) बमोजिमको कसूर गर्नेलाई नगरपालिका वा सम्बन्धित वडाले छाडा छाडीएका पशु पन्छि प्रति ज्यान रु ५०० सम्म र फर्मको हकमा प्रथम पटकका लागि रु २५०० सम्म जरिवाना गरि ३५ दिन भित्र हटाउने आदेश दिनेछ, र सो म्याद भित्र न हटाएमा ३ महिना सम्म मासिक ५००० का दरले जरिवाना तत्पश्चात पनि नहटाएमा नगरपालिकाले फर्ममा वन्द गराई पशुपन्छि जफत गर्ने छ । सडकमा बाँधिएका पशु चौपायाको हकमा प्रथम पटकका लागि प्रति ज्यान रु १०० । दोश्रो पटक उक्त कार्य गरेमा ५०० । तत्पश्चात समेत अटेर गरेमा पटकै पिच्छे दोब्बर जरिवाना वडा कार्यालय वा नगरपालिकाबाट खटाइएको निरिक्षण टोलीले गर्ने छ ।

(११) सेवा सुविधा तथा ऋण कारोवार रोक्का गर्न सकिने: (११.१) यस कार्यविधि बमोजिम तोकिएको सेवा शुल्क र दण्ड जरिवाना नबुझाउने वा बुझाउन अटेर गर्ने व्यक्तिको नगरपालिकाले उपलब्ध गराउने कुनै सेवा सुविधाको अतिरिक्त विद्युत तथा टेलिफोन सेवा रोक्का गरिदिन तथा निजको नामको घर जग्गा बिक्री वा कुनै बैंकबाट भैरहेको ऋण कारोवार रोक्का गर्नको लागि फोहर मैला व्यवस्थापन समितिले नगरपालिकामा सिफारिश गरेमा नगरपालिकाले

सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ । तर यसरी लेखी पठाउनु अघि सम्बन्धित व्यक्तिलाई सो सम्बन्धमा लिखित रूपमा जानकारी दिईनेछ ।

(११.२) उपदफा (११.१) बमोजिम लेखी आएमा त्यस्तो सेवा सुविधा रोक्नु सम्बन्धित निकायको कर्तव्य हुनेछ ।

परिच्छेद — ६

स्वास्थ्य संस्था तथा हानीकारक फोहर व्यवस्थापन

१२. स्वास्थ्य संस्थाजन्य फोहरमैलाको व्यवस्थापन:- (१२.१) स्वास्थ्य संस्था स्थापना गर्नको लागि प्रचलित कानून बमोजिम अनुमति दिने निकायले त्यस्तो स्वास्थ्य संस्था स्थापना तथा सञ्चालनको लागि अनुमति दिनु पूर्व फोहरमैला व्यवस्थापन सम्बन्धी उपयुक्त व्यवस्था गरे वा नगरेको यकिन गरी उपयुक्त व्यवस्था गरेको भएमा मात्र अनुमति दिनु पर्नेछ ।

(१२.२) उपदफा (१) बमोजिम अनुमति दिँदा स्वास्थ्य संस्थाले फोहरमैला व्यवस्थापन सम्बन्धमा पालन गर्नु पर्ने विशेष शर्त वा कायम गर्नु पर्ने मापदण्ड समेत तोकिदिन सक्नेछ ।

१३. रासायनिक विषादी सम्बन्धी व्यवस्था:- (१३.१) रासायनिक विषादीको आयात गर्दा तोकिए बमोजिमको मापदण्डको अधीनमा रही गर्नु पर्नेछ ।

(१३.२) समयवधि सकिएको रासायनिक विषादी तोकिएको मापदण्डको अधीनमा रही नष्ट गर्ने जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थाको हुनेछ ।

परिच्छेद — ७

प्रोत्साहन तथा सेवा व्यवस्थापन

१४. पुरस्कार दिन सकिने:- (१४.१) फोहरमैला व्यवस्थापनका लागि नवीनतम अवधारणाहरूको विकास गर्ने, त्यस्तो कार्यलाई प्रोत्साहित गर्ने तथा फोहरमैला व्यवस्थापन कार्यमा योगदान गर्ने व्यक्ति वा संस्था वा फर्मलाई वडा स्तरीय सरसफाई समितिको सिफारिसमा नगरपालिका वा वडाले सरसफाई व्यवस्थापन विशेष अनुदान वा सम्मान स्वरूप उपयुक्त पुरस्कार दिन सक्नेछ ।

(१४.२) यस कार्यविधिको प्रतिकूल हुने गरी जथाभावी फोहरमैला राख्ने, थुपार्ने वा फाल्ने व्यक्तिको बारेमा प्रमाण सहित उजुरी दिने व्यक्तिलाई नगरपालिका वा सम्बन्धित वडाले सम्मान एवं नगद पुरस्कार समेत दिन सक्नेछ ।

३) वडा समिति,टोल विकास संस्था र सरोकारवालाको संलग्नतामा निर्मित अनुसूचि (३) बमोजिमको सफा र स्वच्छ वडा निर्माणका लागि कार्य सूचिको कार्यान्वयन गर्ने गराउने सबै सरोकारवालाको कर्तव्य हुनेछ ।

१५. सरसफाई निरीक्षक तोक्ने:- वडा कार्यालयले वडा भित्र भएको सरसफाई गतिविधि अनुगमन गर्न, सेवा शुल्क असूली गर्न, स्थलगत निरीक्षणका आधारमा तोकिए बमोजिमको दण्ड सजाय प्रस्ताव गरि कारवाहीका लागि वडा कार्यालयमा पेश गर्न एक जना सरसफाई निरीक्षक तोक्ने छ । यसरी सरसफाई निरीक्षक तोक्न वडा कार्यालयमा

जनशक्ति अभाव भएमा उठेको सेवा शुल्कबाट पारिश्रमिक दिने गरि कार्यपालिकाको स्वीकृती लिई सेवा करारमा नियुक्त गर्न वडा समितिको कार्यालयले सक्नेछ ।

१६. फिल्ड प्रतिवेदन पेश गर्ने:- (१६.१) वडाले फोहरमैला व्यवस्थापन, सफा र स्वच्छ वडा निर्माण गर्ने कार्यलाई प्रभावकारी बनाउन अनुसुचि २ बमोजिमको ढाँचामा सरसफाई निरीक्षकले प्रत्येक दिनमा भए गरेको फोहरमैला व्यवस्थापन तथा सफा र स्वच्छ वडा निर्माण कार्यको प्रतिवेदन स्थलगत निरीक्षण गरी वडा सचिव समक्ष पेश गर्ने व्यवस्था मिलाउनु पर्नेछ सो प्रतिवेदनको आधारमा सरसफाईको साप्ताहिक प्रगती प्रतिवेदन वडा सचिवले तयार गरि वडा अध्यक्षलाई दिनु पर्नेछ ।

(१६.२) वडा कार्यालयले मासिक रूपमा गरेको सरसफाई गतिविधि तथा सरसफाई सेवा शुल्कको असुली प्रतिवेदन नगरपालिकामा महिना समाप्त भएको सात दिन भित्र दिनु पर्नेछ ।

१७. सरसफाई व्यवस्थापन नीजि क्षेत्र वा गैर सरकारी संस्थाबाट गराउन सकिने:

(१७.१.) नगर कार्यपालिकाको निर्णय अनुसार सम्पूर्ण नगरको एकमुष्ट वा भिन्ना भिन्नै क्लष्टर बनाइ कानून बमोजिम दर्ता भई सम्बन्धित कार्य गर्ने उद्देश्य भएका नीजि क्षेत्र, गैर सरकारी संस्थाबाट नगरको फाहर व्यवस्थापन गर्न सकिनेछ ।

(१७.२.) सम्बन्धित नगरपालिका वा वडाले नीजि क्षेत्र, गैर सरकारी संस्था वा सामुदायिक क्षेत्रबाट सेवा लिनुपर्ने भएमा निम्न प्रकृया पुरा गरि फोहरमैला व्यवस्थापनको सेवा लिनु पर्ने छ ।

(क) सेवा लिनुपर्ने क्षेत्रको विवरण, सेवा दिए वापत सेवा प्रदायकलाई उपलब्ध गराउन सकिने अनुदान रकम वा सहयोग वा सेवा प्रदायकबाट अपेक्षा गरेको रकम वा सहयोगको विवरण सम्बन्धित वडा समितिबाट लिई सोही आधारमा निर्देशक समितिको परामर्शमा नगर कार्यपालिकाको कार्यालयले कम्तीमा १५ दिनको स्थानिय पत्रिकामा प्रस्ताव आव्हान सूचना गर्ने ।

(ख) सूचना बमोजिम प्राप्त प्रस्तावहरूलाई सार्वजनिक खरिद ऐन नियम बमोजिमको मूल्यांकन समिति मार्फत मूल्यांकन गराई सारभूत रूपमा प्राभवग्राही प्रस्तावलाई स्वीकृत गरि नगर कार्यपालिकाको कार्यालयले काम लगाउने ।

(ग) नीजि क्षेत्रबाट फोहरमैला व्यवस्थापन सेवा लिदा सेवा लिएको क्षेत्रबाट अनिवार्य रूपमा अनुसूची (१) बमोजिमको सेवा शुल्क वडा कार्यालयले असूल गरि नगरपालिकाको संचित कोषमा दाखिलाको व्यवस्थापन गर्नु पर्नेछ ।

घ) फोहरमैला सेवा शुल्कबाट असूल भएको सेवा शुल्कबाट नीजि क्षेत्रले पाउने हिस्सा कटाई बाँकी रहेको रकम सम्बन्धित वडाको सरसफाई प्रवर्द्धन क्षेत्रमा नै वडा समितिको निर्णयानुसार लगानी गर्नु पर्ने छ ।

२०. खारेजी तथा बचाउ: (२०.१.) पञ्चपुरी नगर कार्यपालिकाबाट स्वीकृत गरि विभिन्न वडाको फोहर व्यवस्थापनका लागि प्रयोगमा आएका कार्यविधिहरू यस कार्यविधि लागु भए पछि स्वतः खारेजी भएको मानिने छ तर पूर्व स्वीकृत भएका कार्यविधिहरूबाट भएका काम कारवाहीहरू यसै कार्यविधि बमोजिम भएको मानिने छ ।

अनुसूचि १

(दफा ७ (४) (५) र १० (१०.२) (४) सँग सम्बन्धीत)

घर एवं व्यवसायिक फर्मले मासिक बुझाउनु पर्ने सरसफाई सेवा शुल्क

| घर एवं व्यवसायिक फर्मले मासिक बुझाउनु पर्ने सरसफाई सेवा शुल्क | | | | |
|---|-------------------|-----------------------------|--------|--------|
| क्र.सं. | सेवा लिनेको किसिम | सेवा शुल्क दर (प्रति महिना) | | कैफियत |
| | | न्यूनतम | अधिकतम | |
| १. | | | | |
| २. | | | | |

अनुसूचि २

(दफा १८ (१८.१) सँग सम्बन्धीत)

.....नं. वडा समिति

फिल्ड प्रतिवेदन

श्रीमान वडा सचिव ज्यू

मिति

.....नं. वडा समिति

पञ्चपुरी नगरपालिका ... नं. वडा कार्यालय, पञ्चपुरी, सुर्खेत ।

विषय: नगरसफाईको दैनिक प्रतिवेदन ।

उपरोक्त सम्बन्धमा मितिमा नगर सफाई व्यवस्थापन कार्यको प्रतिवेदन विवरण निम्नानुसार प्रस्तुत गरेको व्यहोरा सादर अनुरोध छ । निम्न

१) सरसफाई गरिएका टोल । सडकहरुको विवरण क)..... ख)
ग)..... घ) ड)..... च)

२) समय

३) प्रयोग भएका ढुवानी साधन र संख्या

४) सलगन जनशक्ति (वडा समितिका स्टाफ प्रयोग भएको भए मात्र) को नाम..... ५) सफाई गरीएको सडक झाडु र नाला सफाई तथा फोहर संकलन अवस्था:.....

६) मरेको पशु संकलन संख्या:.....

७) पटके फोहर (निर्माण सामाग्री) संकलन: ट्रिप

८) नागरिक गुनासो अवस्था:

९) तत्काल फोहर व्यवस्थापन गर्नु पर्ने देखिएको स्थल र फोहरको प्रकृति:

१०) निरिक्षणका क्रममा कुनै कारवाही गरिएको भए सो को विवरण:

प्रतिवेदन पेश गर्नेको नाम:-

पद:-

हस्ताक्षर:-

प्रमुख:-

आज्ञाले,

प्रमुख प्रशासकीय अधिकृत